



अन्नपूर्ण गाउँपालिका

स्थानीय राजपत्र

बर्ष : ६, खण्ड : ९, मिति : २०७९ साल श्रावण ३० गते

भाग-२

दुग्ध उत्पादक कृषकलाई उत्पादनको आधारमा प्रोत्साहन अनुदान सहयोग कार्यक्रम
कार्यविधि, २०७९

प्रस्तावना,

अन्नपूर्ण गाउँपालिका पशुपंक्षी विकासको क्षेत्रमा निरन्तर क्रियाशील रहदै आएको छ । कृषकले उत्पादन गरेका कृषि तथा पशुपंक्षी उपजको लागत न्यूनिकरण गरि उत्पादित बस्तुलाई बजार प्रतिस्पर्धी बनाउँदै कृषकलाई नियमित प्रोत्साहन गरि उत्पादन र उत्पादकत्व बृद्धि गराउनुपर्ने आवश्यकता छ । दुग्ध उत्पादन, संकलन, तथा वितरण गर्ने दुग्ध सहकारी संस्थालाई जिम्मेवार बनाई उक्त संस्था मार्फत दूध बिक्री गर्ने कृषकहरूलाई बिक्री परिमाणका आधारमा अनुदान उपलब्ध गराउँदा कृषक बर्गमा उत्साह बढ्न गई हाल विद्यमान उत्पादनमा बृद्धि समेत भई कृषकलाई प्रतिस्पर्धी तथा व्यवसायिक बनाउन अन्नपूर्ण गाउँपालिकाको कार्यालयले आ,ब २०७९/८० को नीति तथा कार्यक्रम मार्फत कृषकलाई उत्पादनको आधारमा प्रोत्साहन अनुदान सहयोग गर्नको लागि नीति तथा बजेटको व्यवस्था गरे अनुसार अन्नपूर्ण गाउँपालिकाले "दुग्ध उत्पादक कृषकलाई उत्पादनको आधारमा प्रोत्साहन अनुदान सहयोग कार्यक्रम कार्यविधि,

२०७९ "स्थानीय तह संचालन नियमावलीको अधिनमा रही अनुदान वितरण प्रकृत्यालाई व्यवस्थित, सरल, सहज, प्रभावकारी तथा पारदर्शी बनाउन यो कार्यविधि तयार गरि लागु गरिएको छ ।

परिच्छेद १

प्रारम्भिक

१. संक्षिप्त नाम र प्रारम्भ:

क. यस कार्यविधिको नाम "दुग्ध उत्पादक कृषकलाई उत्पादनको आधारमा प्रोत्साहान अनुदान सहयोग कार्यक्रम कार्यविधि, २०७९" रहेको छ ।

ख. यो कार्यविधि अन्नपूर्ण गाउँपालिका भरी कार्यपालिकाको विधान समितिले पास गरेपछि लागू हुनेछ ।

२. परिभाषा: बिषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस कार्यविधिमा:

क. "कार्यालय" भन्नाले अन्नपूर्ण गाउँपालिका, गाउँकार्यपालिकाको कार्यालय, माछापोखरी, कास्की सम्झनु पर्दछ ।

ख. "कार्यविधि" भन्नाले कार्यालयले तयार पारेको दुग्ध उत्पादन कृषकलाई उत्पादनको आधारमा प्रोत्साहान अनुदान सहयोग कार्यक्रम कार्यविधि, २०७९ सम्झनु पर्दछ ।

ग. "समिति" भन्नाले दफा ६ अनुसारको समिति सम्झनु पर्दछ ।

३. उद्देश्यहरु:

क. दूधको गुणस्तरमा सुधार गरि मापदण्ड अनुसार दुग्ध उत्पादन क्षेत्रलाई प्रतिस्पर्धात्मक, प्रतिष्ठीत, सम्मानित एवं दिगो रूपले विकास गर्ने ।

ख. अनुदान वितरण नीतिलाई उत्पादनमा आधारित बनाउने ।

ग. ठुला, साना तथा सिमान्तकृत कृषकहरुलाई संगठित तथा बजारमुखी बनाउने ।

घ. अनुदान वितरण प्रकृत्यालाई सरल, सहज, प्रभावकारी तथा पारदर्शी बनाउने ।

४. कार्यक्रम संचालन प्रकृत्या

क. दुग्ध उत्पादक सहकारी संस्थाहरुलाई लक्षित गरी अनुसूची १ को ढाँचामा प्रस्ताव आव्हान गरिने छ ।

ख. दुग्ध उत्पादन सहकारी संस्थाहरुले तोकीएको म्याद भित्र अनुसूची २ को ढाँचामा सम्बन्धित वडा कार्यालयको सिफारिस सहित पशु सेवा शाखामा आवेदन दिनुपर्नेछ । यस कार्यक्रममा सम्मिलित हुन चाहने सहकारी संस्थाले दफा ५ बमोजिम मापदण्ड पुरा गरेको हुनुपर्नेछ ।

ग. दुग्ध उत्पादन सहकारी संस्थाहरूबाट आएका आवेदनहरूलाई अनुदान व्यवस्थापन तथा मूल्याङ्कन समितिले स्वीकृत गर्नेछ ।

घ. अनुदानको लागि छनौट भएका दुग्ध उत्पादक सहकारी संघ/संस्थासंग कार्यालयले अनुसूची ३ बमोजिम सम्झौता गर्नेछ ।

ङ. सम्झौता पछि छनौट भएका दुग्ध उत्पादक सहकारी संस्थाहरूलाई कार्यालयबाट विनियोजित बजेटको परिधिभित्र रही उक्त संस्थाको नाममा संचालन भएको बैंक खातामा अनुदान रकम उपलब्ध गराउने छ ।

च. अनुदान रकम प्राप्त गर्नको लागि सहकारी संस्थामा आवद्ध भएका कृषकहरूलाई दैनिक ५ लीटर दुध नियमित रूपमा बर्ष भरी बिक्री गरेका, सहकारी संस्थाहरूमा दुध संकलन रेकर्ड तथा अडिट रिपोर्टका आधारमा प्रति लिटर दुधको परल मूल्यमा रु.१ (अक्षरूपी एक रुपैया मात्र) उपलब्ध गराईनेछ ।

छ. दुग्ध उत्पादक सहकारी संस्थाहरूले आफूमा आवद्ध वा उक्त संस्थामा दुध संकलन गर्ने मापदण्ड पुरा गरेका कृषकहरूलाई अनुदान रकम बैंक/ वित्तीय संस्थामा रहेको खातामा जम्मा गरेको वा व्यक्तिलाई बुझाएको प्रमाण सहितको पूर्ण विवरण कार्यालयमा तोकीएको समयमै पेश गर्नुपर्नेछ ।

५ .दुग्ध उत्पादक सहकारी संस्थाको मापदण्ड: दुग्ध उत्पादक सहकारी संस्थाको मापदण्ड देहाय बमोजिमको हुनेछ:

क. दैनिक संकलित दूध, दुग्ध उत्पादक सहकारी संस्था आफैले प्रशोधन गर्ने वा अन्य डेरी उद्योगलाई बिक्री गरी दूध र दुग्ध जन्य पर्दाथहरूको बेचबिखनको प्रबन्ध गरेको हुनुपर्नेछ ।

ख. गत आ.ब को श्रावण महिना देखि अषाढ मसान्त सम्म गरेको दुधको कारोवारको मासिक अभिलेख प्रमाणित गरी पेश गर्नुपर्नेछ ।

ग. सहकारीले कारोवार गर्ने गरेको दूधको गुणस्तर न्यूनतम मापदण्ड भित्र परेको हुनुपर्ने ।

घ. सम्बन्धित सहकारीले आफूमा आवद्ध भएका कृषकहरूलाई मापदण्ड बनाई अनुदान वितरण गरी कार्यालयमा अनुदान वितरण गरेको प्रमाण कार्यालयमा तोकीएको समय भित्र पेश गर्नुपर्नेछ । अनुदान वितरण पारदर्शी तवरले गरेको हुनुपर्नेछ साथै सही तरिकाले अनुदान वितरण गरेको नपाईएमा सहकारी संस्थालाई कार्यालयले कानून बमोजिम कारवाही गर्न सक्नेछ ।

६. समिति सम्बन्धि व्यवस्था:

६.१ कार्यक्रम संचालनको लागि देहाय बमोजिमको अनुदान व्यवस्थापन तथा मूल्याङ्कन समिति गठन हुने छ ।

क.आर्थिक विकास समितिको संयोजक	अन्नपूर्ण गाउँपालिकाको कार्यालय	संयोजक
ख. शाखा प्रमुख,	सहकारी शाखा, अ.गा.पा. को कार्यालय	सदस्य
ग, शाखा प्रमुख,	पशु सेवा शाखा, अ.गा.पा.को कार्यालय	सदस्य-सचिव

६.२ अनुदान व्यवस्थापन तथा मूल्याङ्कन समितिले आवश्यकता अनुसार कुनै बिज्ञ, विशेषज्ञ वा पदाधिकारीलाई समितिको बैठकमा आमन्त्रण गर्न सक्नेछ ।

६.३ अनुदान व्यवस्थापन तथा मूल्याङ्कन समितिको काम, कर्तव्य र अधिकार: यस समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिमको हुनेछ:-

(क) अवश्यक परेमा समितिले फिल्ड प्रमाणीकरण टोली गठन,गुणस्तर मापन, तथा सहजीकरण गरी कार्य गराउने ।

(ख) अनुदान रकम तोक्ने ।

(ग) दुग्ध उत्पादन सहकारीहरूको स्थलगत अनुगमन र निरीक्षण गरि अनुदान व्यवस्थापन तथा मूल्याङ्कन समितिले प्रतिवेदनको आधारमा औचित्य हेरी सिफारिस सगै स्वीकृत/अस्वीकृत गर्ने छ ।

७. अनुगमन, मूल्याङ्कन तथा प्रतिवेदन सम्बन्धि व्यवस्था:

यस कार्यक्रमको अनुगमन कार्यालयले आवश्यकता अनुसार गर्नेछ । अनुगमन/ निरीक्षण प्रतिवेदन प्रमुख प्रशासकीय अधिकृत मार्फत प्रमाणीत गरी आवश्यक भएमा कार्यपालिका बैठक वा अन्य समितिहरूमा पेश गरिने छ ।

८. आर्थिक प्रशासन सेवा: यस कार्यविधि बमोजिम गठन भएका समितिहरूको बैठकमा उपस्थित पदाधिकारीहरूलाई कार्यमा थप जिम्मेवारी तथा प्रोत्सहानको लागि बैठक भत्ता कार्यालयबाट नियमअनुसार उपलब्ध हुनेछ । अनुगमन, मूल्याङ्कन तथा स्थलगत निरीक्षण कार्यमा खटिदा खटाईएका व्यक्तिहरूलाई नियमानुसार भत्ता कार्यालयबाट भुक्तानी हुनेछ ।

९. थपघट वा हेरफेर: यस कार्यालयको कार्यान्वयन पक्षलाई थप व्यवस्थित र प्रभावकारी बनाउन कार्यालयले आवश्यकता अनुसार गाउँकार्यपालिका बैठकबाट थपघट, हेरफेर तथा खारेज गर्न सक्नेछ ।

अनुसूची १

(बुँदा ४ को “क” सग सम्बन्धी)

अन्नपूर्ण गाउँपालिका

गाउँकार्यपालिकाको कार्यालय, माछापोखरी,कास्की

दुग्ध उत्पादक कृषकलाई उत्पादकको आधारमा प्रोत्साहान अनुदान सहगोग कार्यक्रममा कृषकहरुलाई दुग्ध उत्पादक सहकारी संस्था मार्फत अनुदान उपलब्ध गराउने प्रयोजनको लागि प्रस्ताव आव्हानको ढाँचा:

सूचना

(प्रथम पटक प्रकाशन गरिएको मिति:)

अन्नपूर्ण गाउँपालिका, गाउँकार्यपालिकाको कार्यालय,माछापोखरी ,कास्कीको आर्थिक बर्ष २०७९/८० मा स्वीकृत दुग्ध उत्पादक कृषकलाई उत्पादकको आधारमा प्रोत्साहान अनुदान सहगोग कार्यक्रम अनुसार ईच्छुक योग्यता पुगेका दुग्ध उत्पादन सहकारी संस्थाले यो सूचना प्रकाशन भएको मितिले ३५ दिन भित्र यस कार्यालयलमा निम्न अनुसारका कागजात विवरण सहित दूधमा अधिकतम रु. १ प्रति लिटर दैनिक १० ली भन्दा माथि सहकारीको मार्फत दुध बिक्रि गरेका कृषकहरु लाई प्रोत्साहन अनुदानको लागि प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रकाशन गरिएको व्यहोरा अनुरोध छ । आवश्यक संक्षिप्त कार्ययोजना तथा अन्य आवश्यक अनुसूचीहरु सम्बन्धित वडा कार्यालयबाट प्राप्त गर्न सकिने व्यहोरा समेत जानकारी गराईन्छ ।

आवश्यक कागजातहरु:

१. अनुसूची २ बमोजिमको आवेदन पत्र ।
२. सहकारी संस्था दर्ता प्रमाण पत्रको छायाँप्रति (नविकरण गर्नुपर्ने भएमा सो समेत गरेको) ।
३. पान दर्ता प्रमाण पत्र तथा कर चुक्ता प्रमाण पत्रको छायाँप्रति ।
४. गत आ.बको प्रमाणित अडिट रिपोर्टको छायाँ प्रति ।
५. सहकारीको कार्यसमिति बैठको अनुदान उपलब्ध गराई पाउँ भन्ने व्यहोराको निर्णय प्रति ।
६. अनुसूची ५ बमोजिमको विवरण भरेको विवरण फारम ।
७. सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र ।

अनुसूची २

दैनिक १० ली भन्दा माथि सहकारीको मार्फत दुध बिक्रि गरेका कृषकहरु लाई प्रोत्साहन
(बुँदा ४ को “ख” सग सम्बन्धी)

दुग्ध उत्पादक कृषकलाई उत्पादकको आधारमा प्रोत्साहान अनुदान सहगोग कार्यक्रममा सहकारी
संस्थाले कार्यालयमा दिने आवेदन पत्रको ढाँचा

मिति: २०...../...../.....

श्री प्रमुख प्रशासकीय अधिकृतज्यू,

अन्नपूर्ण गाउँपालिका

गाउँकार्यपालिकाको कार्यालय, माछापुखरी,कास्की ।

बिषय: दुग्ध उत्पादक कृषकलाई उत्पादकको आधारमा प्रोत्साहान अनुदान सहगोग कार्यक्रममा
सहभागी हुन पाउँ ।

महोदय,

प्रस्तुत बिषयमा ताहाँ कार्यालयको मिति..... गते प्रकाशन गरिएको सूचना अनुसार यस
.....दुग्ध उत्पादक सहकारी संस्था,.....ले दुग्ध उत्पादक कृषकलाई
उत्पादकको आधारमा प्रोत्साहान अनुदान सहगोग कार्यक्रमको लागि कार्यक्रममा समावेश हुन ईच्छुक
रहेकाले तपशील अनुसारका कागजात सहित यो निवेदन पेश गरेका छौं ।

तपशील:

१. सहकारी संस्था दर्ता प्रमाण पत्रको छायाँप्रति (नविकरण गर्नुपर्ने भएमा सो समेत गरेको) ।
२. पान दर्ता प्रमाण पत्र तथा कर चुक्ता प्रमाण पत्रको छायाँप्रति ।
३. गत आ.बको प्रमाणित अडिट रिपोर्टको छायाँ प्रति ।
४. सहकारीको कार्यसमिति बैठको अनुदान उपलब्ध गराई पाउँ भन्ने व्यहोराको निर्णय प्रति ।
५. अनुसूची ४ बमोजिमको विवरण भरेको फारम ।
६. नं. वडा कार्यालयको सिफारिस पत्र ।

निवेदक

नाम थर:

पद:

ठेगाना:

सम्पर्क नं

संस्थाको छाप:

अनुसूची ३

(बुँदा ४ को “घ” सग सम्बन्धीत)

दुई पक्षीय सम्झौता पत्र

अन्नपूर्ण गाउँपालिका, गाउँकार्यपालिकाको कार्यालय, माछापुखरी कास्की (यस पछि प्रथम पक्ष भनिने) रदुग्ध उत्पादक सहकारी संस्था, (यस पछि दोस्रो पक्ष भनिने) बीच उत्पादक कृषकलाई उत्पादकको आधारमा प्रोत्साहान अनुदान सहगोग कार्यक्रममा तपशीलका शर्तहरूको अधिनमा रही यो सम्झौता दुबै पक्षबाट पालना गर्ने/गराउने गरी दुईपक्षीय सम्झौता गरिएको छ ।

तपशील:

१. प्रथम पक्षले दोस्रो पक्षलाई स्वीकृत भए अनुसारको रकम रु. ... (अक्षरपी....)दोस्रो पक्षलाई बैंक खातामा बैंक खातामा एकमुष्ट रुपमा एकाउण्ट पेयी चेक मार्फत जम्मा गरिदिनेछ ।
२. दोस्रो पक्षले वडा समितिका सदस्य समेतको उपस्थितिमा कार्यसमिति बैठक बसी मापदण्ड तयार पारी कृषकलाई कुनै भेदभाव नहुने गरी दैनिक ५ ली भन्दा माथि नियमित बर्ष भरी सहकारीको मार्फत दुध बिक्रि गरेका कृषकहरू लाई प्रति ली रु १ का दरले प्रोत्साहन मापदण्ड बमोजिम अनुदान रकम कृषकलाई बितरण गर्नुपर्नेछ ।
३. दोस्रो पक्षले प्रथम पक्ष समक्ष अनुदान उपलब्ध गराएको भरपाई यस सम्झौता पश्चात रकम उपलब्ध भएको बढिमा एक महिना भित्र पेश गर्नुपर्नेछ ।
४. अनुदानको रुपमा प्राप्त रकमलाई कुनै पनि वाहानामा अन्य संचालन तथा व्यवस्थापन खर्चमा कटाउन पाउने छैन ।
५. दोस्रो पक्षले अनुदान रकमको चेक प्राप्त पश्चात एक महिना सम्म पनि कृषकलाई रकम वितरण गर्न नसकेमा वा दुरुपयोग गरेको पाईएमा प्रथम पक्षले कानून बमोजिम कार्यवाहीको लागि प्रकृया अगाडि बढाउन सक्नेछ ।
६. अनुदान वितरण कार्यपारदर्शी तथा प्रभावकारी कार्यान्वयनको लागि दोस्रो पक्षले जिम्मेवारी लिनुपर्नेछ ।

यस सम्झौतामा उल्लिखित कुराहरू यसै बमोजिम तथा अन्य कुराहरूको हकमा प्रचलित कानून बमोजिम हुनेछ ।

दोस्रो पक्ष

मिति: २०..../...../.....

प्रथम पक्ष

दस्तखत:

दस्तखत:

नाम:

नाम:

पद:

पद:

सहकारी संस्थाको नाम:

कार्यालयको नाम:

ठेगाना:

ठेगाना:

छाप:

छाप:

अनुसूची ४

(बुँदा नं ५ सग सम्बन्धीत)

उत्पादक कृषकलाई उत्पादकको आधारमा प्रोत्साहान अनुदान सहगोग कार्यक्रममा सहभागी हुने दुग्ध उत्पादक सहकारी संस्थाको विवरणः

१. सहकारी संस्थाको नामः
२. ठेगानाः
३. सहकारी दर्ता मितिः
४. कूल सदस्य संख्याः
५. गत बर्षको कूल दूध संकलन लिटरमाः औषत दैनिकः..... लि., मासिकः
.लि., र बार्षिकः लि.
६. गत बर्षको अधिकतम दुध संकलन महिना र परिमाणः महिना,लि.
७. गत बर्षको न्यूनतम दूध संकलन महिना र परिमाणः महिना,लि.
८. मिल्क एनलाईजरको प्रयोगको अवस्थाः भएको/ नभएको
९. बार्षिक साधरण सभाको अवस्थाः भएको/ नभएको
१०. जम्मा संकलन केन्द्रः
११. दूध उत्पादन गर्ने कृषकको संख्याः
१२. पशु बीमा गरेका कृषकको संख्याः
१३. रेकर्ड राख्न कम्प्युटर प्रयोगको अवस्थाः भएको/ नभएको
१४. सहकारीको चिलिड सेण्टरको अवस्थाः भएको/नभएको भएमा कति क्षमताको भएकोः
१५. दूधको बिबिधिकरणको अवस्थाः भएको/नभएको
१६. सहकारीको संचालक समितिको बैठकको अवस्थाः नियमित/अनियमित
१७. दैनिक ५ लिटर दुध बर्ष भरि बिक्रि गर्ने कृषक संख्या दुध ली

प्रमाणिकरण मिति : २०७९ भाद्र ५

राजपत्रमा प्रकाशित मिति : २०७९ भाद्र ५

आज्ञाले,

खेमराज देबकोटा

प्रमुख प्रशासकीय अधिकृत